



सहकारी ऐन २०४८ बमोजिम स्थापित

परिचय

आर्थिक रूपले प्रत्येक व्यक्तिलाई सवल सक्षम बनाउने महान संकल्पका साथै सहकारी को माध्यमबाट सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्ने पवित्र भावनाका साथ सहकारी ऐन २०४८ बमोजिम यस अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो। विभिन्न व्यवसायमा सफलता प्राप्त गरेका व्यक्तिहरूको रेखदेख, सल्लाह, सुझाव, बमोजिम संस्थाले बौद्ध, दुसाल-६ स्थित केन्द्रिय कार्यालय तथा बु.न.पा. - १२, आदर्श नगर, कपन स्थित सेवा केन्द्रबाट आफ्ना सदस्यलाई सेवा प्रदान गरी आएको छ।

उद्देश्य

“आर्थिक विकासको आधार” को महान संकल्पका साथ वित्तिय संस्थाको माध्यमबाट निष्कृय रूपमा छरिएर रहेको पुँजीलाई एकत्रित गरि उत्पादनमूलक आयमूलक तथा विश्वसनिय वित्तिय सेवा पु-याउनुकासाथै सदस्यहरूलाई व्यवसायिक, औधोगिक, शैक्षिक, कृषि, आवास, हायरपर्वेज कर्जहरू प्रदान गरि घर दैलो मै गई वित्तिय सेवा उपलब्ध गराउने साथै भ्रम र सिप भएका तर सिमित आयश्रोत भएका प्रतिभालाई माथि उकास्न सरल र सुलभ कर्जा प्रवाह गरि उनीहरूको आर्थिक स्थितिमा परिवर्तन गराई व्यक्तिबाट समाज र समाजबाट समस्त राष्ट्रको विकास गर्दै जाने संस्थाको मूल्य उद्देश्य रहेको छ।

संचालक समिति

संस्था संचालनका लागि विभिन्न क्षेत्रमा लामो अनुभव प्राप्त इमान्दार, कर्मठ, अनुशासित एवं प्रतिष्ठीत स्थानिय व्यक्तित्वहरू सम्मिलित ७(सात) सदस्यिय संचालक समिति गठन गरिएको छ।

व्यवस्थापन

संस्था व्यवस्थापनका लागि बैंकिङ्ग, वित्तिय तथा सहकारी क्षेत्रमा लामो अनुभव प्राप्त इमान्दार, कर्मठ, अनुशासित कर्मचारीहरू द्वारा सेवा उपलब्ध गराउदै आएको छ।

नियमित बचत Regular Saving

- सवै सदस्यहरूले हरेक महिनाको नविराईकन जम्मा गर्दै जानुपर्नेछ।
- न्युनतम मासिक रु. १०००/- जम्मा गर्नु पर्नेछ भने अधिकतम मासिक वचत जतिपनि गर्न सकिनेछ।
- मासिक वचत अग्रिम रूपमा पनि आगामी महिना र वर्षहरूको समेत जम्मा गर्न सकिनेछ।
- बचतका आधारमा ऋण सुविधा प्रदान गरिने।
- दैनिक रूपमा ब्याज गणना गरि ३/३ महिनामा ब्याज प्रदान गरिने।
- वार्षिक ब्याजदर १० % प्रदान गरिने।
- वचतको अवधि सदस्यता कायम रहेसम्मको हुनेछ।

कर्जा प्रवाह योजना

यस संस्थाले सहकारी नियमानुसार आफ्ना शेयर सदस्यमा मात्र कर्जा प्रवाह गर्नेछ। संस्थाले धनजमानी र धितो जमानीमा मात्र कर्जा प्रवाह गर्नेछ। संस्थाले सदस्य महानुभावहरूको आवश्यकता अनुसार व्यवसायिक, औधोगिक, शैक्षिक, कृषि, आवास तथा हायरपर्वेज शिर्षकमा कर्जा प्रवाह गर्नेछ।

- | | |
|-----------------------|---------------------|
| ● सामुहिक जमानी कर्जा | ● व्यवसायिक कर्जा |
| ● मुद्धती कर्जा | ● शैक्षिक कर्जा |
| ● धितो कर्जा | ● कृषि कर्जा |
| ● सजिलो कर्जा | ● हायर पर्वेज कर्जा |

“आर्थिक बिकासको आधार”



अलौकिक सपनावती
बचत तथा ऋण सहकारी संस्था लि.

का.म.न.पा. - ६ बौद्ध, दुसाल | फोन नं: ०१-४४९०९७९

सेवा केन्द्र
बु.न.पा. - १२ कपन | फोन नं: ०१-४८९२२०५

www.assaccos.com
E-Mail: assaccosLtd@gmail.com



साधारण बचत General Saving

- रु १०० मा खाता खोलन सकिने
- ७.५% ब्याज मासिक न्युनतम मौज्दात को रु ५०० मा
- त्रैमासिक ब्याज मुक्तानी
- निःशुल्क चेक उपलब्ध गराइने
- जति पनि रकम भिक्न वा राख्न सकिने



मासिक मौज्दातमा
७.५%
का दर ले ब्याज
प्रदान गरिने

बृद्ध बचत Briddha Saving

- रु १०० मा खाता खोलन सकिने
- ७.५% ब्याज दैनिक न्युनतम मौज्दात को रु ५,००० मा
- त्रैमासिक ब्याज मुक्तानी
- निःशुल्क चेक उपलब्ध गराइने
- जति पनि रकम भिक्न वा राख्न सकिने



दैनिक मौज्दातमा
७.५%
का दर ले ब्याज
प्रदान गरिने

मुहृती बचत / Fixed Deposit

अवधि	त्रैमासिक	अर्धवार्षिक	वार्षिक	एकमुष्ट
१ वर्ष	१०.००%	१०.५०%	१०.७५%	११.००%
२ वर्ष	११.००%	११.५०%	११.७५%	१२.००%
३ वर्ष	१२.००%	१२.५०%	१२.७५%	१३.००%
४ वर्ष	१३.००%	१३.५०%	१३.७५%	१४.००%
५ वर्ष	१४.००%	१४.५०%	१४.७५%	१५.००%

विशेष बचत Special Saving

- रु १०० मा खाता खोलन सकिने
- ७.५% ब्याज दैनिक न्युनतम मौज्दात को रु ५,००० मा
- त्रैमासिक ब्याज मुक्तानी
- निःशुल्क चेक उपलब्ध गराइने
- जति पनि रकम भिक्न वा राख्न सकिने



दैनिक मौज्दातमा
७.५%
का दर ले ब्याज
प्रदान गरिने

बाल बचत Bal Saving

- रु १०० मा खाता खोलन सकिने
- ७.५% ब्याज दैनिक न्युनतम मौज्दात को रु ५,००० मा
- त्रैमासिक ब्याज मुक्तानी
- निःशुल्क चेक उपलब्ध गराइने
- जति पनि रकम भिक्न वा राख्न सकिने



दैनिक मौज्दातमा
७.५%
का दर ले ब्याज
प्रदान गरिने

बाल शैक्षिक बचत Child Education Saving

मासिक	एकमुष्ट	नगद उपहार
१०,२००	८,००,०००	६,०००
६,३००	५,१०,०००	३,२००
२,५००	२,००,०००	१,३००
१,३००	१,०५,०००	६००
६२५	५०,०००	३००

गृहणी बचत Grihini Saving

- रु १०० मा खाता खोलन सकिने
- ७.५% ब्याज दैनिक न्युनतम मौज्दात को रु ५,००० मा
- त्रैमासिक ब्याज मुक्तानी
- निःशुल्क चेक उपलब्ध गराइने
- जति पनि रकम भिक्न वा राख्न सकिने



दैनिक मौज्दातमा
७.५%
का दर ले ब्याज
प्रदान गरिने

खुत्रुके बचत Khutruke Saving

- रु २०० मा खाता खोलन सकिने
- १०% ब्याज दैनिक न्युनतम मौज्दातमा
- न्युनतम अवधी १ वर्ष
- एकमुष्ट ब्याज मुक्तानी
- निःशुल्क खुत्रुके उपलब्ध गराइने



दैनिक मौज्दातमा
१०%
का दर ले ब्याज
प्रदान गरिने

आवधिक बचत / Periodic Saving

अवधि	ब्याजद्वार
३ महिना	८.००%
६ महिना	९.००%
९ महिना	९.५०%
१ वर्ष	१०.००%